

सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५(३) र नियमावलीको नियम  
३ बमोजिम सार्वजनिक गरिएको स्वतः प्रकाशन (Pro-Active Disclosure)  
२०८० श्रावण ०१ गते देखि २०८० असौज मसान्तसम्म



आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व कार्यालय, कृष्णनगर

करदाता सेवा कार्यालय, तौलिहवा



१. करदाता सेवा कार्यालय, तौलिहवाको स्वरूप र प्रकृति:
- क. कर प्रशासनलाई सरल, जनकेन्द्रित, जनसमर्पित बनाइ सेवाको प्रभावकारिता अभिवृद्धि गर्न तथा कर सहभागिता लागतलाई न्यून गर्ने उद्देश्यका साथ साविकमा यस कपिलवस्तु जिल्लामा एक मात्र आन्तरिक राजस्व कार्यालय रहेकोमा २०७७ साल श्रावण १ गते जिल्लाको सदरमुकाम तौलिहवामा करदाता सेवा कार्यालयको स्थापना भएको हो ।
- ख. यस कार्यालयको मुख्य कार्यजिम्मेवारी आफ्नो कार्यक्षेत्रभित्रका करदाताहरूको पहिचान गरी स्थायी लेखा नम्बर जारी गरी कराधार विस्तार गर्ने, करदाता शिक्षा कार्यक्रमका माध्यमद्वारा कर सचेतना अभिवृद्धि गर्ने, स्वयम् कर निर्धारण प्रणालीलाई उत्प्रेरित गर्ने, कर विवरण पेश नगर्ने करदाताहरूको पहिचान गरी कर विवरण संकलन गर्ने, कर चुक्ता प्रमाणपत्र जारी गर्ने, करदाताले दाखिला गरेको कर र कर प्रशासनले कररोपण गरी सिर्जना गरेको कर संकलन गर्ने र बक्यौता रकम असुली गरी सोको अभिलेख अद्यावधिक गर्ने तथा करदाताहरूलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्नु हो । यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत कपिलवस्तु जिल्लाका वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका गरी जम्मा ६ स्थानिय तह पर्दछन् ।
२. कार्यालयको काम, कर्तव्य र अधिकार:
- करको दायरा विस्तार गर्ने: कानून बमोजिम कर प्रयोजनको लागि दर्ता हुनुपर्ने कर्तव्य भएका व्यक्ति, फर्म वा निकाय दर्ता नभई कारोबार गरेको भए सोको पहिचान गरी दर्ता गराउने ।
  - Personal PAN, Business PAN, Withholder-PAN वितरण गर्ने तथा साविकमा आयकरमा दर्ता भएका करदातालाई कारोबारको सीमा एकिन गरी मूल्य अभिवृद्धि करमा स्तरोन्नति गर्ने ।
  - अन्तःशुल्क इजाजतपत्र जारी तथा नविकरण गर्ने ।

*[Signature]*  
कार्यालय प्रमुख



- कर सहभागिता बढाउने उद्देश्यले करदाताको आय विवरण तथा मूल्य अभिवृद्धि कर विवरण प्राप्त गर्ने, आय विवरण तथा मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने (Non Filer) करदाताहरूसँग सम्पर्क गरी कर विवरण पेश गर्न लगाउने ।
- अग्रिम कर कट्टी (TDS) विवरण प्राप्त गर्ने तथा विवरण पेश नगर्ने करदाताहरूको पहिचान गरी विवरण पेश गर्न लगाउने ।
- करदाताले पेश गरेको आय विवरण तथा वित्तिय विवरणको द्रुत लेखाजोखा गरी अन्यथा भएको पाइएमा कर, शुल्क तथा व्याज माग गर्ने ।
- करदाताको अभिलेख अद्यावधिक गर्ने साथै करदाताको विवरण (Profile) तयार गर्ने तथा बायोमेट्रिक गर्ने ।
- करदाताको अभिलेख व्यवस्थित तरिकाले राख्ने प्रयोजनका लागि फाइलिङ व्यवस्थापनको कार्य गर्ने ।
- बजार अनुगमन तथा मुल्यांकन: करदाताको कारोबारस्थलमा गई विल/विजक जारी गरी कारोबार गरे/नगरेको, कारोबारको लेखा अद्यावधिक गरे/नगरेको तथा आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन र अन्तःशुल्क ऐनको परिपालना गरी कारोबार गरे/नगरेको सम्बन्धमा अनुगमन तथा निरीक्षण गरी कर कानून पालना गर्न अभिप्रेरित गर्ने तथा नगरेको पाईएमा सोहि बखत उल्लेखित ऐन/नियम बमोजिम जरीवाना समेत गर्ने ।
- करदाताले विद्युतिय माध्यमबाट विजक जारी गर्ने प्रयोजनका लागि इजाजत माग गरेमा सो प्रदान गर्ने ।
- कर चुक्ता प्रमाणपत्र जारी गर्ने ।
- स्थायी लेखा नं.को दर्ता खारेजी वा स्थगन गर्ने ।
- करदाताको कारोबारस्थलको ठाउँसारी, नामसारी लगायत सूरु दर्ता निकायबाट भएको संसोधनलाई अद्यावधिक गर्ने ।
- करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने: कर कानून बमोजिम करदाताले पुरा गर्नुपर्ने कानूनी प्रक्रियाहरू पूरा गर्न सक्षम बनाउने, करदाताको कर सहभागिता लागत घटाउने, करदातालाई दण्ड, जरीवाना बाट बचन सचेत गराउने र स्वेच्छिक

काल्याल प्रादुर्ख



कर सहभागिता बढाउने उद्देश्यले औपचारिक रूपमा सामूहिक तालिम, अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।

- राजस्व संकलन गर्ने: आन्तरिक राजस्व विभागले वार्षिक रूपमा प्रदान गरेको आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क संकलन गर्ने लक्ष्य हासिल गर्ने ।
- कर वक्यौता असुली र अनुगमन: करदाताले तिर्नुपर्ने भनि कार्यालयको अभिलेखमा रहेको रकम असुल गर्ने तथा असुल हुन नसके करदाताको कारोबारस्थलमा संकलन भ्रमण गरी वक्यौता दाखिला गर्न लगाउने ।
- लामो समयसम्म कर वक्यौता राख्ने करदातालाई अन्तिम तहसम्मको कानूनी कारवाही गरी वक्यौता असुलिका लागि आन्तरिक राजस्व कार्यालय, कृष्णनगरमा लेखि पठाउने ।
- करदाताले कर रकम दाखिला गर्दा गलत भएमा भौचर संशोधन गरी सच्चाउने ।

### ३. कार्यालयमा रहेको कर्मचारी संख्या र कार्य विवरण:

क्र.सं	पद	श्रेणी	सेवा	समूह	दरबन्दी	पद पूर्ति	रिक्त	कैफियत
१.	कर अधिकृत	रा.प तृतीय	प्रशासन	राजस्व	१	१	०	
२.	नायब सुब्बा	रा.प अन प्रथम	प्रशासन	राजस्व	२	१	१	
३.	कम्प्यूटर अपरेटर	रा.प अन प्रथम	विविध		१	१	०	
४	ह.स.चा	श्रेणी विहिन	-		१	०	१	
८	का.स	श्रेणी विहिन	प्रशासन	सा.प्र	१	१	०	करारमा कार्यरत
जम्मा					६	४	२	

### ४. कार्यालयबाट प्रदान गरिने सेवा:

- Personal e-PAN, Business PAN, Withholder-PAN जारी गरिने ।
- मूल्य अभिवृद्धि करमा दर्ता र अन्तःशुल्क इजाजतपत्र जारी तथा नविकरण गरिने ।
- करदाताको बायोमेट्रिक गरिने ।
- करदाताले विद्युतिय माध्यमबाट विजक जारी गर्ने प्रयोजनका लागि अनुमति माग गरेमा सो प्रदान गरिने ।
- कर चुक्ता प्रमाणपत्र जारी गरिने ।
- स्थायी लेखा नं.को दर्ता खारेजी वा स्थगन गरिने ।

कार्यालय प्रमुख



- करदाताको कारोबारस्थलको ठाउँसारी, नामसारी, कारोबार थप लगायत सूरु दर्ता निकायबाट भएको संसोधनलाई अद्यावधिक गरिने ।
- करदाताले कर रकम दाखिला गर्दा गलत भएमा भौचर संशोधन गरिने ।

#### ५. शाखा र जिम्मेवार अधिकारी:

सि.नं.	शाखाको नाम	जिम्मेवार अधिकारी	सम्पर्क नं.
१.	सेवा शाखा, संकलन शाखा एउटै काउण्टरबाट संचालन गरिएको	नारायण प्रसाद बन्जाडे हरि बहादुर खड्का	९८५७०५४९४४ ९८५७०५२९४२
२.	कर्मचारी प्रशासन शाखा	हरि बहादुर खड्का	९८५७०५२९४२
३.	आर्थिक प्रशासन शाखा	साम्दे शेर्पा	९८५७०५१७०२
४.	सोधपुछ शाखा	पूर्णवासी थारु	९८६३०६४८४४

#### ६. सेवा प्रदान गर्ने लाग्ने दस्तुर र अवधि:

सेवाग्राहीले प्राप्त गर्ने सेवाको सन्दर्भमा लाग्ने समय, लागत र जिम्मेवार अधिकृत तोकिएको तपशीलमा उल्लेख गरिएको नागरिक वडापत्र बमोजिम

सि.नं.	सेवाको प्रकार	आवश्यक कागजात तथा प्रक्रिया	शुल्क तथा लाग्ने समय	शाखा/ कोठा काउण्टर	जिम्मेवार कर्मचारी	गुनासो सुनुवाई गर्ने व्यक्ति
१	कर प्रयोजनको लागि व्यवसाय दर्ता गर्ने  व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN), Withholder PAN (WPAN ), स्थायी लेखा नम्बर	व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) लिनको लागि  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति • नागरिकताको प्रतिलिपि ! • गैर नेपाली नागरिकको लागि आधिकारिक प्रमाण र परिचयपत्रको प्रतिलिपि ।	शुल्क नलाग्ने ३० मिनेट	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु., डा.ई.सु तथा का.स.	कार्यालय प्रभुख/ कर अधिकृत

कार्यालय प्रभुख

	<p>(PAN)</p> <p>तथा</p> <p>मूल्य अभिवृद्धि कर(VAT)मा दर्ताको लागि</p>	<ul style="list-style-type: none"> <li>• रोजगारदाताले रोजगारी प्रमाणित गरेको पत्र व्यक्तिगत (प्रोप्राइटरसीप)</li> <li>• फर्मको लागि</li> <li>• व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>• नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>• हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति</li> <li>• आफ्नै घरमा कारोबार गर्ने भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>• बहाल/भाडामा भए घर/जग्गा भाडाको सम्झौतापत्रको प्रतिलिपि</li> <li>• गैर नेपाली नागरिकको लागि आधिकारीक प्रमाण र परिचयपत्रको प्रतिलिपि</li> <li>• यस अधि PPAN लिईसकेको भएमा सो कार्ड पेश गर्ने वा नम्बर उल्लेख गर्नु पर्ने</li> <li>• मुख्य चोकबाट कारोबारस्थल सम्मको नक्सा (हातले बनाएको भए पनि हुने)।</li> </ul> <p>निकायको लागि</p> <ul style="list-style-type: none"> <li>• प्रवन्ध पत्र एवं नियमावली वा साझेदारी सम्झौतापत्र वा विधानको प्रतिलिपि</li> <li>• कम्पनीको सञ्चालक वा साझेदारहरु वा संस्थाको कार्यसमितिका पदाधिकारीहरुको</li> </ul>			
--	---	---	--	--	--

कार्यालय प्रमुख


		<p>नागरिकताको प्रतिलिपिहरु</p> <ul style="list-style-type: none"> <li>• PAN दर्ता गर्ने तथा फोटो टाँस गरी प्रमाणपत्र लिने व्यक्तिको अधिकारपत्र र माइन्युट लगायतका कागजतका प्रतिलिपिहरु र उक्त व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति</li> <li>• निकाय/संस्थाको छाप र स्थायी लेखा नम्बर लिने पत्र</li> <li>• निकायको आफ्नै घर भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>• बहाल/भाडामा भए घर/जग्गा भाडाको सम्झौतापत्रको प्रतिलिपि</li> <li>• मुख्य चोकबाट कारोवारस्थल सम्मको नक्सा (हातले बनाएको भए पनि हुने)।</li> </ul> <p>संयुक्त उपक्रम (Joint Venture) को लागि</p> <ul style="list-style-type: none"> <li>• फर्महरु बीचको सम्झौता/प्रवन्धपत्र</li> <li>• सबै फर्महरुको कर चुक्ताको प्रमाणपत्र</li> <li>• कार्य प्रदान गर्ने निकायसंगको सम्झौतापत्र वा आसयपत्र</li> <li>• साझेदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>• ठेका इजाजतपत्र (नवीकरण भएको)को</li> </ul>			
--	--	--	--	--	--

*Dr. Jyoti*  
कार्यालय प्रमुख

		<p style="text-align: center;"><b>प्रतिलिपि र छाप।</b>  <b>Withholder PAN</b>  <b>(WPAN लिनको लागि</b></p> <ul style="list-style-type: none"> <li>• अग्रिम करकट्टी गर्ने निकायले तोकिएको ढाँचामा निवेदन र आधिकारीक पत्र पेश गर्नु पर्ने ।</li> <li>• कार्यालय प्रमुखको परिचय खुल्ने प्रमाण ।</li> <li>• अछितयारनामा र कार्यालयको छाप सहित प्रतिनिधि उपस्थित हुनु पर्ने ।</li> <li>• पुनश्च, उपरोक्त कागजातहरु संलग्न गरी आन्तरिक राजस्व विभागको वेब साइट <a href="http://www.ird.gov.np">www.ird.gov.np</a>मा TaxpayerPortalको Integrated Tax System मा गईRegistration अन्तर्गतआफ्नो लागि तोकिएको फाराम स्वयम् प्रविष्टि गरी Submission नम्बर प्राप्तगरीउक्त दर्ता, विवरण प्रिन्ट गरी अनलाईन निवेदन समेत पेश गर्न सकिने छ ।</li> </ul>				
२	बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्ने	<ul style="list-style-type: none"> <li>• करमा दर्ता भइसकेका करदाताले सङ्कल स्थायी लेखा नम्बरको प्रमाणपत्र सहित करदाता स्वयं उपस्थित भई बायोमेट्रिक प्रणालीमा अद्यावधिक गराउने ।</li> <li>• निकायको बायोमेट्रिक</li> </ul>	शुल्क नलाग्ने	३० मिनेट	कोठा नं १	डा.ई.सु कर अधिकृत

२१०८ कार्यालय प्रमुख

		<p>प्रणाली अधावधिक गराउनको लागि निकायको प्रवन्धक/ प्रमुख कार्यकारी अधिकृत/ मुख्य जिम्मेवार संचालक अखितयारनामा र आफ्नो व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत व्यवसाय नभएमा PPAN) सहित स्वयम् उपस्थित भइ बायोमेट्रिक प्रणालीमा अधावधिक गराउने ।</p>					
३	<p>व्यवसायसँग सम्बन्धित विवरण परिवर्तन गर्नको लागि (जस्तै: शाखा थप गर्न, व्यवसायको नाम, ठेगाना, उद्देश्य परिवर्तन लगायतका कार्य)</p>	<p>परिवर्तन गरिनुपर्ने विषयसँग सम्बन्धित आवश्यकता पर्ने देहायका कागजात सहित निवेदन पेश गर्नुपर्ने</p> <ul style="list-style-type: none"> <li>• स्थायी लेखा नम्बर दर्ताको प्रमाण-पत्र</li> <li>• सम्बन्धित निकायबाट प्रमाणित भएको संशोधन गर्नुपर्ने विषयका प्रमाणहरू</li> <li>• तोकिएको ढाँचामा शाखाको पूर्ण विवरण</li> <li>• बहालमा भए समझौता, आफ्नै घर भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि</li> </ul>	<p>शुल्क नलाग्ने</p>	<p>सोही दिन</p>	<p>कार्यालय को काउण्टर</p>	<p>काउण्टरमा वस्ने ना. सु. डा.ई.सु तथा का.स.</p>	<p>कर अधिकृत</p>



कार्यालय प्रसुच


४	<p>कर छुटको प्रमाण-पत्र लिनको लागि (आयकर ऐन, २०५८ को दफा २(ध) संग सम्बन्धित संस्थाको लागि)</p>	<ul style="list-style-type: none"> <li>• संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि</li> <li>• स्थायी लेखा नम्बर दर्ताको प्रमाण-पत्र</li> <li>• लेखा परीक्षण प्रतिवेदन एवं प्रमाणित वित्तीय विवरण सहितको निवेदन</li> </ul>	<p>शुल्क नलाग्ने</p>	२	<p>घण्टा</p>	<p>कार्यालय को काउण्टर</p>	<p>काउण्टरमा वस्ने ना. सु. डा.ई.सु तथा का.स.</p>	कर अधिकृत
५	<p>अन्तःशुल्क दर्ता एवं नविकरणको लागि</p>	<ul style="list-style-type: none"> <li>• स्थायी लेखा नम्बर दर्ताको प्रमाण-पत्र को प्रतिलिपि</li> <li>• रीत पुर्वक भरिएको दरखास्त फारम</li> <li>• नविकरणको लागि इजाजतको सङ्कल्प प्रति लिई आउनु पर्नेछ ।</li> <li>• तोकिएको इजाजत/नविकरण दस्तुर दाखिला गरेको भौचरको प्रतिलिपि ।</li> <li>• कनेक्ट आइ.पी.एस.को माध्यमबाट नविकरण दस्तुर दाखिला गरि करदाताले करदाता पोर्टल मार्फत स्वयम् नविकरण समेत गर्न सक्ने ।</li> </ul>	<p>अन्तःशुल्क नियमावली, २०५९ को अनुसूचि २ ले तोके बमोजिमको रकम ।</p>	१	<p>घण्टा</p>	<p>कार्यालय को काउण्टर</p>	<p>काउण्टरमा वस्ने ना. सु. डा.ई.सु तथा का.स.</p>	कर अधिकृत
६	<p>कर चुक्ता प्रमाण-पत्रको लागि</p>	<ul style="list-style-type: none"> <li>• सम्बन्धित आ.ब.सम्मको आय विवरण लगायत सबै विवरणहरू दाखिला भएको ।</li> <li>• सबै प्रकारको कर बक्यौता तथा बेरुजु नरहेको र कर सम्बन्धी कुनै दायित्व बाँकी</li> </ul>	<p>शुल्क नलाग्ने</p>	१	<p>घण्टा</p>	<p>कार्यालय को काउण्टर</p>	<p>काउण्टरमा वस्ने ना. सु. डा.ई.सु तथा का.स.</p>	कर अधिकृत


  
 राज्य संग्रहालय  
 राज्य संग्रहालय  
 राज्य संग्रहालय

		नरहेको । <ul style="list-style-type: none"> <li>आफूले अग्रिम करकट्टी गरी दाखिला गर्नुपर्ने कर तथा विवरण दाखिला भएको ।</li> <li>तोकिएको ढाँचामा दरखास्त फारम, आय विवरण र वित्तिय विवरणका सम्पुर्ण अनुसूचिहरु पेश गर्नुपर्नेछ ।</li> <li>साथै D01 विवरण भर्ने करदाताको हकमा Taxpayer Portal वाट Online मार्फत नै प्राप्त गर्न सकिने ।</li> </ul>				
७	फायल स्थानान्तरण/ करदाताको कार्यक्षेत्र परिवर्तन गर्ने कार्य र नामसारी	<ul style="list-style-type: none"> <li>पूरा व्यहोरा खुलाइएको निवेदन ।</li> <li>गत आ.ब. सम्मको आय विवरण लगायत सबै विवरणहरु दाखिला भएको र कर चुक्ता भएको ।</li> <li>ब्यवसाय दर्ता भएको निकायबाट ठाउँसारी वा नामसारी गरेको प्रमाण-पत्रको प्रतिलिपि ।</li> <li>जुन ब्यक्तिले नामसारी गर्ने हो निजको अतिरिक्त कारोबार नभएमा रित पुर्वक स्थायी लेखा नम्बर खारेज गराउनु पर्ने र जसको नाममा नामसारी हुने हो निजले रितपूर्वक स्थायी लेखा नम्बर लिनु पर्ने (पहिले नै व्यवसायिक स्थायी लेखा नम्बर लिइ सकेको भए सोही स्थायी</li> </ul>	शुल्क नलाग्ने	१ घण्टा	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु. डा.ई.सु. तथा का.स.


**कार्यालय प्रमुख**

		लेखा नम्बरमा अतिरिक्त कारोबार थप गर्नुपर्ने ।।					
८	कर विवरण, आय विवरण बुझाउने तथा कर दाखिला गर्ने	<ul style="list-style-type: none"> <li>शुरुमा एकपटक कार्यालयमा निवेदन पेश गरी User Name बनाई Password लिने</li> <li>विवरण दाखिला करदाता स्वयंले विद्युतीयमाध्यमबाट Online प्रविष्टि गर्ने</li> <li>विवरण बमोजिमको दाखिला गर्नुपर्ने कर रकम नेपाल सरकारले राजस्व संकलन गर्ने गरि तोकेको बैंकमा वा यस कार्यालयको कार्यालय परिसरमा राखिएको शिभिल बैंकको एकस्टेन्सन काउन्टरमा दाखिला गर्न सकिने ।</li> <li>विद्युतीय माध्यम (e-payment) बाट समेत तोकिएको रकम सम्मको कर भुक्तानी गर्न सकिने ।</li> <li>डे-०१ आय विवरण बैंक भौचरमा भेर रित्तु पर्ने कर रकम सोहि भौचरबाट बैंक दाखिला गर्ने वा कनेक्ट आइ.पी.एस.को माध्यमबाट कर भुक्तानी र विवरण दाखिला हुने ।</li> <li>डे-०१ तथा डे-०२ आय विवरणको कर चुक्ता समेत स्वचालित रूपबाट प्राप्त हुने ।</li> </ul>	शुल्क नलारने	विद्यु तीय माध्यमबाट जुनसु	करदाता स्वयंले जुनसुकै स्थानबाट	काउन्टरमा वस्ने ना. सु. डा.ई.सु. तथा का.स.	कर अधिकृत,

 कार्यालय प्रभुख

९	दर्ता स्थगन तथा खारेजी	<ul style="list-style-type: none"> <li>व्यवसाय दर्ता गरेको नलाग्ने शुल्क निकायबाट खारेजी वा लगतकट्टा गरेको पत्र</li> <li>स्थगन वा खारेजी माग गरेको रीतपूर्वको निवेदन, मू.अ.कर खारेजीको लागि अनुसूची ११ समेत</li> <li>कर परीक्षणको लागि माग भएका प्रमाण, विवरण तथा कागजातहरु परीक्षणका लागि उपलब्ध गराउने</li> <li>आवश्यकता अनुसार कारोबारस्थलको भ्रमण, निरीक्षण गर्न सहयोग गर्ने</li> <li>परीक्षण तथा अनुसन्धानमा पूर्ण सहयोग गर्ने</li> </ul>	शुल्क नलाग्ने	काग जात प्रमाण पेश गरेको आधा रमा	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु. डा.ई.सु तथा का.स.	कर अधिकृत
१०	करदाताले पेश गरेको आय विवरण र कर विवरण संशोधन	आय विवरण संशोधनको हकमा <ul style="list-style-type: none"> <li>संशोधन गर्नुपर्ने स्पष्ट कारण र आधार सहितको लिखित निवेदन ।</li> <li>संशोधित विवरण सहितको एकीकृत कर प्रणाली मार्फत अन लाईन Submission गरि पेश गर्नुपर्ने ।</li> <li>आयकर ऐन, २०५८ को दफा १६ ले तोकेको म्याद भित्र आय विवरण पेशगरेको र आय विवरण पेश गरेको ३० दिन भित्र संशोधनको लागि निवेदन पेश गरेमा मात्र</li> </ul>	शुल्क नलाग्ने	काग जात प्रमाण पेश गरेको आधा रमा	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु. डा.ई.सु तथा का.स.	कर अधिकृत

 कार्यालय प्रमुख

		<p>संशोधन गर्न सकिने । कर विवरण संशोधनको हकमा:-</p> <ul style="list-style-type: none"> <li>• संशोधन गर्नु पर्ने स्पष्ट कारण र आधार सहितको लिखित निवेदन र प्रमाण ।</li> <li>• विवरण संशोधन गर्नु पर्ने कर अधिको खरीद विक्री विल र खरीद विक्री खाता ।</li> </ul>				
१२	आय विवरण पेश गर्ने म्याद थप	<ul style="list-style-type: none"> <li>• आयकर ऐन, २०५८ को दफा ९६ ले तोकेको म्याद भित्र आय विवरण पेश गर्न नसक्ने करदाताले कारण सहित करदाता पोर्टल मार्फत असोज मसान्त भित्र म्याद थपको लागि अनलाईन निवेदन पेश गर्नु पर्ने ।</li> </ul>	शुल्क नलाग्ने	तत्का ल	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु. डा.ई.सु तथा का.स.
१३	युजर आइडी र पासवर्ड लिने / परिवर्तन गर्ने	<ul style="list-style-type: none"> <li>• तोकिएको ढाँचामा निवेदन</li> <li>• आधिकारिक व्यक्ति उपस्थित हुनु पर्ने</li> <li>• दर्ताको बखत मोबाइल नम्बर र इमेल ठेगान अपडेट गराएको र करदाता पोर्टल मार्फत KYT अपडेट गराएको करदाताले करदाता पोर्टल बाट आफैले पासवर्ड परिवर्तन गर्न सक्ने ।</li> </ul>	शुल्क नलाग्ने	तत्का ल	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु. डा.ई.सु तथा का.स.
१४	कर/मु.अ.कर समायोजन पत्र	<ul style="list-style-type: none"> <li>• मु.अ.कर समायोजन पाउँ भनि निवेदन (रु.१० को टिकट टाँसी)</li> <li>• सम्बन्धित निकायले</li> </ul>	शुल्क नलाग्ने	काग जात प्रमाण पेश	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु.

*Jyoti* कार्यालय प्रभुख


	<p>दिएको भुक्तानीको प्रमाणपत्र</p> <ul style="list-style-type: none"> <li>उक्त भुक्तानीमा टि.डि.एस. दाखिला गरेको भए सो को प्रमाण</li> <li>सम्बन्धित आ.व. को विक्रि विल र विक्रि खाता ।</li> <li>दाखिला गर्नु पर्ने सम्पुर्ण कर र विवरण दाखिला गरिसकेको हुनु पर्ने ।</li> </ul>	गरेको आधा रमा	डा.ई.सु तथा का.स.
--	--	---------------	-------------------

#### द्रष्टव्यः

- आन्तरिक राजस्व विभागको वेबसाइट [www.ird.gov.np](http://www.ird.gov.np) मा रहेको करदाता पोर्टल (Taxpayer Portal) मा गर्ई Online मार्फत दरखास्त पेश गर्ने, विभिन्न विवरणहरू दाखिला गर्ने तथा कर भुक्तानी गर्न सकिने व्यवस्था समेत रहेको छ ।
- भुक्तानी गर्नुपर्ने कर राजस्व रकम विद्युतीय माध्यमबाट वा बैंक दाखिला गर्ने प्रवन्ध रहेको छ ।
- त्यसरी दाखिला हुने कर राजस्व बाहेक कार्यालयमा पेश गर्ने निवेदन, विवरण तथा फारामहरू एवं कम्प्यूटर प्रयोग लगायत सबै प्रकारको सेवा वापत कुनै शुल्क, दस्तुर बुझाउनु पर्ने छैन ।
- सेवा प्रवाहका सम्बन्धमा कुनै गुनासो वा सुझाव भएमा कार्यालय प्रमुख समक्ष राख्नुहुन अनुरोध छ । साथै कार्यालयमा रहेको सुझाव पेटिकामा वा टेलिफोन वा इमेलमा समेत गुनासो तथा सुझाव अपेक्षित छ ।
- थप जानकारीको लागि काउण्टरमा रहेको सोधुपछि कक्ष, कार्यालयका सूचना अधिकारीको फोन नं ९८५७०५४९४४ वा कार्यालयको फोन नम्बर ०७६-५६०९४३ इमेल:- [tso-taulihawa@gmail.com](mailto:tso-taulihawa@gmail.com) र आन्तरिक राजस्व विभागको टोल फ्रि नम्बर 16600140000 मा सम्पर्क गर्न सकिने ।

#### ७. निर्णय गर्ने प्रक्रिया र अधिकारः

नायब सुब्बाबाट पेश भई कर अधिकृतबाट निर्णय गराई कार्यसम्पादन हुने गरेको छ ।



कार्यालय प्रमुख

#### ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:

कार्यालयबाट हुने निर्णयको सम्बन्धमा यस कार्यालयका कार्यालय प्रमुख, आन्तरिक राजस्व कार्यालय, कृष्णनगरका प्रमुख कर अधिकृत तथा आन्तरिक राजस्व विभागका महानिर्देशक ।

#### ९. सम्पादन गरेको कामको विवरण:

आन्तरिक राजस्व विभागबाट स्विकृत वार्षिक कार्ययोजना अनुसार कार्यसम्पादन हुने गरेको छ । २०८० साल श्रावण १ गतेदेखि असौज मसान्तसम्म सम्पादन गरेको काम निम्नानुसार रहेको छ ।

सि.नं.	परिसूचकहरू	संख्या
१.	व्यक्तिगत स्थायी लेखा नं.दर्ता	८५४
२.	व्यवसायिक स्थायी लेखा नं.दर्ता	३३१
३.	मूल्य अभिवृद्धि करमा दर्ता	४२
४.	अन्तःशुल्क इजाजतपत्र जारी	५२
५.	विथोल्डर स्थायी लेखा नं. दर्ता	१०
६.	बजार अनुगमन संख्या	२२
७	करदाता शिक्षा संख्या	२

#### १०. सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद:

सूचना अधिकारी: नारायण प्रसाद बन्जाडे (कम्प्यूटर अपरेटर)

कार्यालय प्रमुख: सुरेश बराली (कर अधिकृत )

#### ११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:

-आयकर ऐन (संशोधनसहित), २०५८

-आयकरनियमावली (संशोधनसहित), २०५९

-मूल्य अभिवृद्धि कर ऐन (संशोधन सहित), २०५२

-मूल्य अभिवृद्धि कर नियमावली (संशोधन सहित), २०५३

-अन्तःशुल्कऐन (संशोधन सहित), २०५८

२०८०  
कार्यालय प्रमुख



- अन्तःशुल्क नियमावली (संशोधन सहित), २०५९
- मदिरा ऐन (संशोधन सहित), २०३१
- मदिरा नियमावली (संशोधन सहित), २०३३
- आयकर निर्देशिका (संशोधन सहित), २०६६
- मूल्य अभिवृद्धि कर (संशोधन सहित), २०६९
- अन्तःशुल्क निर्देशिका (संशोधन सहित), २०६८
- विद्युतिय विजक सम्बन्धि कार्यविधि (संशोधन सहित), २०७४
- पूँजिगत लाभकर सम्बन्धि निर्देशिका (संशोधन सहित), २०७२

#### १२. आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण:

यस अवधिको खर्च रु.हजारमा			
महिना	चालु खर्च	पूँजिगत खर्च	जम्मा खर्च
श्रावण	०.००	०.००	०.००
भाद्र	६२०४६६.८८	०.००	६२०४६६.८८
आश्विन	६०७९३९.९४	०.००	६०७९३९.९४
जम्मा	१२२८४०६.०२	०.००	१२२८४०६.०२

#### १३. तोकिए बमोजिम अन्य विवरण:

नभएको ।

#### १४. अधिल्लो आर्थिक वर्षमा कार्यालयले सञ्चालन गरेको कार्यक्रम वा आयोजनाको विवरण:

- राष्ट्रिय कर दिवस कार्यक्रम आयोजना गरिएको ।
- कर शिक्षा तथा अन्तर्रक्षिया कार्यक्रम सम्पन्न गरिएको ।

#### १५. कार्यालयको बेभसाईट:

[tso-taulihawa@ird.gov.np](mailto:tso-taulihawa@ird.gov.np)

#### १६. कार्यालयले प्राप्त गरेको बैदेशिक सहायता, त्रण, अनुदान एवं प्राविधिक सहयोग र समझौता: नभएको ।

कार्यालय प्रमुख



## १७. कार्यालयले सञ्चलन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदनः

यस अवधिमा आन्तरिक राजस्व विभागले दिएको राजस्व संकलनको लक्ष्य तथा कार्यालयले संकलन गरेको राजस्वको प्रगति विवरण यसप्रकार रहेको छ ।

श्रावण महिनाको:-

रु. हजारमा

Group	Monthly Target	Monthly Collection	Percent	Total Target	Total Collection	Percent
(A) Income Tax	17204	16823	97.79	17204	16823	97.79
(B) House Rent Tax	1212	96	7.9	1212	96	7.9
(C) Interest	2266	2470	108.99	2266	2470	108.99
(D)VAT (Internal)	19508	18882	96.79	19508	18882	96.79
(E) Excise (Internal)	9991	10428	104.38	9991	10428	104.38
(F) Health Service	638	541	84.79	638	541	84.79
Total	50819	49240	96.89	50819	49240	96.89

भाद्र महिनाको:-

रु. हजारमा

Group	Monthly Target	Monthly Collection	Percent	Total Target	Total Collection	Percent
(A) Income Tax	9785	11257	115.04	26989	28079	104.04
(B) House Rent Tax	867	347	40	2080	443	21.29
(C) Interest.	806	1447	179.64	3072	3918	127.52
(D)VAT (Internal)	14750	6888	46.7	34257	25769	75.22
(E) Excise (Internal)	10899	7336	67.31	20890	17765	85.04
(F) Health Service	570	367	64.38	1208	908	75.16
Total	37677	27642	73.37	88496	76882	86.88

आष्टमी महिनाको:-

रु. हजारमा

Group	Monthly Target	Monthly Collection	Percent	Total Target	Total Collection	Percent
(A) Income Tax	10869	27340	251.55	37857	55420	146.39
(B) House Rent Tax	867	452	52.19	2946	895	30.38
(C) Interest	805	2291	284.59	3877	6209	160.14
(D)VAT (Internal)	14739	12207	82.82	48996	37976	77.51
(E) Excise (Internal)	9989	8752	87.62	30879	26517	85.87
(F) Health Service	508	455	89.65	1716	1363	79.45
Total	37776	51498	136.33	126272	128380	101.67

## १८. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि: नभएको ।

## १९. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरणः

 कार्यालय प्रमुख



यस अवधिमा लिखित रूपमा सूचना माग नभएको तर करदाता तथा विभिन्न निकायबाट फोन मार्फत तथा मौखिक रूपमा माग भएका सूचना प्रदान गरिएको ।

२०. कार्यालयका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरणः

आन्तरिक राजस्व विभागबाट जारी भएका सूचनाहरु सामाजिक सञ्चाल मार्फत प्रकाशन गर्ने गरिएको साथै समय-समयमा एफ.एम.मार्फत सूचना सम्प्रेषण गर्ने गरिएको ।

१६  
तयार गर्ने प्रमाणित गर्ने  
नारायण प्रसाद बन्जाडे  
(सूचना अधिकारी)

१७  
प्रमाणित गर्ने  
सुरेश बराली  
(कार्यालय प्रमुख)  
कार्यालय प्रमुख